



टोखा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

मैजुहिटी काठमाडौं ।

विज्ञ सूची Roaster तयारीका लागि निवेदन दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २०७६/०८/२३

टोखा नगरपालिकाले शिक्षक तथा करमचारी छनोट परीक्षा लगायतका कार्यलाई प्रभावकारी एवम् सुव्यवस्थित बनाउने उद्देश्यले प्रारम्भिक बाल शिक्षादेखि माध्यमिक तह (कक्षा ECD-१२) सम्मका अनिवार्य तथा ऐच्छिक विषयहरूमा विज्ञसूची तयार गर्नुपर्ने भएकाले तोकिएबमोजिम योग्यता भई कम्तीमा द्वितीय श्रेणी प्राप्त गरेका इच्छुक व्यक्तिले निम्नानुसारको विवरणसहित यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा १५ दिन भित्र आइपुग्ने गरी निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ । निम्न कुराको पुस्त्याइँ हुने कागजातहरू निवेदनमा संलग्न गर्नुपर्ने छ ।

(क) योग्यता:

अ) माध्यमिक तहको हकमा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा विषय विज्ञ वा विषयविद् वा सम्बन्धित विषयको लेखक वा शिक्षक हुनुपर्नेछ ।

आ) आधारभूत तह (कक्षा ६-८) का सन्दर्भमा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा शिक्षक वा पाठ्यक्रम विज्ञ वा विषय विज्ञ वा विषयविद् वा सम्बन्धित विषयको लेखक हुनुपर्नेछ ।

इ) आधारभूत तह (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म) का लागि कुनै पनि विषयमा स्नातक भएको वा कुनै विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकाससम्बन्धी कार्य गरेको विषय विज्ञ वा विषयविद् वा शिक्षक हुनुपर्नेछ ।

(ख) विज्ञको सूचीकरण तथा परिचालन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार टोखा नगरपालिकामा निहित रहने छ ।

(ग) योग्यता र अन्य कागजात : सम्बन्धित व्यक्तिले प्रमाणित गरेको अन्तिम योग्यताको प्रमाण पत्र, स्थायी लेखा प्रमाण पत्र र नेपाली नागरिकताको प्रतिलिपि ।

इमेलबाट आवेदन पठाउने आवेदकहरूले योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र अन्य कागजात स्क्यान गरी पठाउनुपर्नेछ ।

(घ) वृत्तृत विवरण यस नगरपालिकाको वेवसाईट www.tokhamun.gov.np मा हेर्नुहुन वा यस कार्यालयको टेलिफोन नं. ०१-४३८५०१३ वा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखको मोबाइल नं. ९८४१७५८९७१ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ

-प्रमुख प्रशासकीय अधिकृत